



गौर नगरपालिका

स्थानीय राजपत्र

गौर नगरपालिका द्वारा प्रकाशित

खण्ड: ९

संख्या: १

मिति: २०८३/०३/१०

भाग: १

नेपालको संविधानको धारा २२९ को उपधारा २ अनुसार गौर नगरपालिकाको विनियोजन ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ।

सम्बत् २०८३ सालको ऐन नं. १

गौर नगरपालिकाको विनियोजन ऐन, २०८३

गौर नगरपालिकाको विनियोजन ऐन, २०८३

प्रमाणीकरण मिति:- २०८३/०३/१०

प्रस्तावना: गौर नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम गौर नगरपालिकाको नगर सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “गौर नगरपालिकाको विनियोजन ऐन, २०८३” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०८३/०८४ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:

(१) आर्थिक वर्ष २०८३/०८४ को निमित्त गौर नगरपालिकाको, नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लेखित चालु खर्च, पूँजिगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु ५६,८०,६७,५३९/- (अक्षरेपी रु. छपन्न करोड अस्सी लाख सडसठी हजार पाँच सय उन्नचास मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने छ ।

३. विनियोजन: (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८३/०८४ को निमित्त गौर नगरपालिकाको नगर कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि नगर कार्यपालिका कार्यालय, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शिर्षकबाट नपुग हुने शिर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शिर्षकबाट सो शिर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शिर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शिर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ ।

(३) पूँजिगत खर्च र वित्तिय व्यवस्था तर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याँज भुक्तानी शिर्षकमा बाहेक अन्य चालु खर्च शिर्षक तर्फ सार्न र वित्तिय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम व्याँज भुक्तानी खर्च शिर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालु तथा पूँजिगत खर्च र वित्तिय व्यवस्थाको खर्च व्यहोर्ने एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(४) उपदफा (२) र (३) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै शिर्षकमा छुट्याईएको योजना वा कार्यक्रमको रकम कुनै कारणले गर्दा त्यस्तो योजना

वा कार्यक्रम संचालन वा कार्यान्वयन हुन नसकेमा वा हुन नसक्ने अवस्था भएमा वा अन्य निकायबाट त्यस्तो योजना वा कार्यक्रम स्वीकृत भई संचालन हुने भई खर्च नहुने भएमा नगर कार्यपालिकाले निर्णय गरी त्यस्तो शिर्षकमा छुट्याईएको योजना वा कार्यक्रमको रकम अर्को शिर्षकको योजना वा कार्यक्रममा वा नगर कार्यपालिकाले आवश्यक ठानेको कुनै नयाँ शिर्षकगत योजना वा कार्यक्रममा आंशिक वा सम्पूर्ण रूपमा रकमान्तर गर्न तथा निकास र खर्च जनाउन सक्नेछ ।

अनुसूची-१

(दफा २) सँग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम
सञ्चित कोषबाट विनियोजन हुने रकम

क्र.सं.	अनुदान संख्या	शिर्षकको नाम	चालु खर्च	पूँजिगत खर्च	वित्तिय व्यवस्था	जम्मा
१	२	३	४	५	६	७
१.		नगर कार्यपालिका	१९,१७,७७,६३७/-	११,९४,७३,३५४/-	-	३१,१२,५०,९९१/-
२.		वडा समिति	१,२३,२४,०००/-	१,६७,५०,०००/-	-	२,९०,७४,०००/-
३.		विषयगत शाखा	२१,८९,००,०००/-	५६,००,०००/-	-	२२,४५,००,०००/-
४.		ऋणको साँवा व्याँज भुक्तानी	०	०	३२,४२,५४८/-	३२,४२,५४८/-
५.		लगानी (शेयर/ऋण)	०	०	०	०
कूल जम्मा:-			४२,३०,०१,६३७/-	१४,१८,२३,३५४/-	३२,४२,५४८/-	५६,८०,६७,५३९/-